

BPS फेज-इन रिओपनिङ्ग बिगिनिंग फेब्रुअरी १, २०२१

मुख्य पोइन्टहरू

१. सुपरिन्टेन्डेन्ट र बोर्डले बीपीएस (BPS) विद्यार्थीलाई चाडै नै स्कूलमा फर्काउन चाहन्छ जब यो सुरक्षित र जिम्मेवार हुन सक्ने हुन्छ। हामी शिक्षामा परेको असरको क्षतिपूर्तिको लागि कदम चाल्ने छौं। तर हामी चाँडै नै ठूलो विविध अर्बन डिस्ट्रीक्टलाई ठूलो जोखिममा राख्दा जीवन र सार्वजनिक स्वास्थ्य परिणामहरू उल्टाउन सक्दैनौं।
 - विद्यालयमा आधारित योजनाहरूले सबैभन्दा बढी आवश्यकतामा रहेका विद्यार्थीहरू, प्रि-के (Pre-K) देखि २ सम्म, र सिनियर्स इन फेज वान (seniors in Phase 1 of our return to in-person instruction) मा फर्कने प्राथमिकता दिइन्छ।
२. बीपीएस मेडिकल डाईरेक्टर डा. डेनिस कुओ, युबीएमडी (UBMD) पेडियाट्रिक्सका लागि डेभलपमेन्टल पेडियाट्रिक्स एण्ड रिह्याबिलिटेसन डिभिजनका प्रमुखको अनुसार, वर्तमान समुदायमा भाइरस फैलिएको समय सबै भन्दा माथि छ र निकै नराम्रो हुँदै जान्छ। डा. कुओले कम्तिमा फेब्रुअरी १ सम्म रिमोट लर्निङ्गका लागि सल्लाह दिएका छन्, एक सेमेस्टरको माध्यमबाट शिक्षा निरन्तरताका लागि र नयाँ परीक्षण प्रोटोकलहरू पूर्णरूपमा कार्यान्वयन गर्नका साथै एमएमआरभीका (MMRV) लागि ७५० बच्चाहरूलाई खोप दिन।
३. किनभने BPS मार्चमा सक्रिय थियो र बुद्धिमानीपूर्वक न्यू योर्क राज्यमा रिमोट-मात्र निर्देशनमा (remote-only instruction) परिवर्तन गरियो, भाइरसको प्रारम्भिक चरणमा बृहत अत्यधिक फैलावट बफलोमा रोकियो। हामी अब समानान्तर निर्णय बिन्दुमा छौं।
४. बीपीएसले कोभीड 19 क्लोजरको सामाजिक-भावनात्मक परिणामहरू सम्बोधन गर्न कार्य गरिरहेछ।
 - सबै BPS विद्यार्थीहरू सामाजिक-भावनात्मक सर्कल टायममा विद्यार्थीहरूको साथ दैनिक सामाजिक-भावनात्मक चेक-इन पूरा गर्न र सामना गर्ने कौशलहरू निर्माण गर्ने माध्यमको रूपमा सहभागी हुन्छन्।
 - प्रत्येक स्कूलमा सामाजिक कार्यकर्ता, सल्लाहकार र मनोवैज्ञानिक हुन्छन् जसले विद्यार्थीहरूलाई टेलि-काउन्सिलिङ्ग सेवाहरूको माध्यमबाट सामाजिक-भावनात्मक सरोकारका साथ मद्दत गर्छन्।
 - प्रत्येक स्कूल एक मानसिक स्वास्थ्य समुदाय साझेदारसँग जोडिएको छ जसले द्रुत व्यक्तिगत मानसिक स्वास्थ्य टेलिथेरापी प्रदान गर्दछ।
५. भर्चुअल लर्निंग यस बन्दको समयमा सम्भव भएसम्म प्रभावकारी रूपमा चलिरहेको छ:
 - शिक्षा आयुक्त द्वारा (Commissioner of Education) धेरै BPS विद्यालयहरूमा भर्चुअल लर्निङ्ग कार्यान्वयनको नमूनाको रूपमा डिस्ट्रीक्टले मान्यता प्राप्त गरेको छ र हाम्रो योजना राज्यव्यापी रूपमा वितरण गरिएको छ।
 - स्टाफिंग स्थिरता सबै समयमा उच्च रहनुको अर्थ हो कि हाम्रो असाधारण टिचिंग कोरले आफ्ना विद्यार्थीहरूसँग अधिकतम समय व्यतित गर्दछ।
६. क्वार्टर १ का लागि अन्य शैक्षिक / सहायता परिणामहरू समावेश:
 - चार मुख्य विषयहरू (core subjects) (गणित, विज्ञान, सामाजिक शिक्षा र ELA) को लागी ग्रेड: ७६% ग्रेड उत्तीर्ण भएको थियो; ग्रेडको १८% अपूर्ण थिए; ६०% ग्रेडहरू असफल।
 - उपस्थिति दरहरू बिग 5 स्कूल डिस्ट्रीक्टसँग बराबर छन्; र हामी व्यक्तिगत रूपमा (in-person) देखि टाढा छैनौं। औसतमा एलिमेन्टरी ग्रेडमा ८३% र हाई स्कूलहरूमा ७८%।
 - हाम्रो २०२१ सिनियर्सको अनुगमनले देखाउँदछ कि हामी गत वर्षको स्नातक दर (ग्याजुएसन् रेट) ७६.२% लाई पार गर्न गइरहेका छौं।
 - ९७% BPS विद्यार्थीहरूले BPS रिमोट-लर्निंग उपकरण प्रयोग गर्दछन्। (अन्य ३% ले सम्भवतः आफ्नै उपकरणहरू प्रयोग गर्न रोजेका छन्।)
 - डिस्ट्रीक्टले विद्यार्थी परिवारलाई कुनै शुल्क बिना घरमा (हटस्पट वा ब्रॉडब्यान्ड सर्विस मार्फत) सिकाउनको लागि इन्टरनेट जडान मद्दत गर्न नयाँ र स्थानीय साझेदारीको स्थापना गरेको छ।